

आज मिति २०७७ साल भाद्र २९ गतेका दिन गाउँपालिकाका अध्यक्ष श्री गोविन्द बहादुर पौडेल ज्यूको अध्यक्षतामा गाउँ कार्यपालिकाको बैठक बसि तपसिल बमोजिमका प्रस्ताव उपर छलफल गरी निर्णय गरियो ।
प्रस्तावित विषयहरू:-

१. समिक्षा सम्बन्धमा ।
२. कर्मचारी पदपूर्ति सम्बन्धमा ।
३. कार्यविधि निर्माण सम्बन्धमा ।
४. संस्था दर्ता नियमावली संशोधन सम्बन्धमा ।
५. नदीजन्य प्रकृतिक स्रोत व्यवस्थापन सम्बन्धमा ।
६. जल उपभोक्ता संस्थाको नमूना विधान सम्बन्धमा ।
७. पूर्वाधार विकास सम्बन्धी वार्षिक बजेट कार्यान्वयन (उपभोक्ता समिति गठन) सम्बन्धमा ।
८. सडक व्यवस्थापन सम्बन्धमा ।
९. जनप्रतिनिधिहरूको कोरोना बीमा सम्बन्धमा ।
१०. नागरिक वडापत्र र वार्षिक प्रतिवेदन प्रकाशन सम्बन्धमा ।
११. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार सूचीकरण सम्बन्धमा ।
१२. ओम राईजिङ्ग बोर्डिङ्ग स्कूल, लिखु ४ को कक्षा थप सम्बन्धमा ।
१३. शिक्षा समिति सदस्य मनोनयन सम्बन्धमा ।
१४. विद्यालय सञ्चालन सम्बन्धमा ।
१५. सवारी सुशासन सम्बन्धमा ।
१६. कोभिड १९ आईसोलेसन अस्पताल सम्बन्धमा ।
१७. राँचा बाघखोर डाँडा सडक योजना सम्बन्धमा ।
१८. लिखु एकवार सडक निर्माण योजना ।
१९. विविध सम्बन्धमा ।

निर्णयहरू:-

१. निर्णय नं. १, प्रस्ताव नं. १ माथि आवश्यक छलफल गर्दा यस लिखु गाउँपालिकाको विगतका कार्यपालिकाको बैठकका निर्णयहरू क्रमशः प्रभावकारी रूपमा कार्यान्वयन भएको अवस्थामा अझ

यसलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला पक्षहरु बीचमा समन्वय गरी अगाडि बढ्ने सर्वसम्मतबाट निर्णय गरियो ।

२. निर्णय नं. २, प्रस्ताव नं. २ माथि आवश्यक छलफल गर्दा मिति २०७७/०४/२७ गतेको कार्यपालिकाको बैठक बाट पारित निर्णय नं. ८ (करारमा कर्मचारी पदपूर्ति)को निर्णयमा केही अस्पष्टता भएको हुँदा तपसिल बमोजिम कार्यान्वयन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

तपसिल

क्र.स.	शाखा / कार्यालय	पद	तह	न्युनतम शैक्षिक योग्यता	माग संख्या
१	आधारभूत सरसफाई तथा स्वास्थ्य कार्यालय	हेल्थ असिस्टेन्ट	पाँचौ तह सो सरह	PCL in General Medicine	५ जना
२	कृषि पशुपन्छी तथा सहकारी कार्यालय	कृषि सहायक	पाचौ तह सो सरह	ISCAg	१ जना
		कृषि सहायक	चौथो तह सो सरह	JTA	२ जना
		पशु सहायक	चौथो तह सो सरह	JTA	१ जना
३	आयुर्वेद औषधालय	बैद्य	चौथो तह सो सरह	AAHW	१ जना

३. निर्णय नं. ३, प्रस्ताव नं. ३ माथि आवश्यक छलफल गर्दा गाउँ कार्यपालिकाको विधेयक समितिबाट यस बैठकमा पेश तथा प्रस्तुत भएका तपसिल बमोजिमका कार्यविधिहरु देहाय बमोजिम स्वीकृत गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

क्र.सं.	विवरण	पारित विधि	कैफियत
१	व्यवसाय कर सम्बन्धी कार्यविधि, २०७७	सर्वसम्मत	
२	घर बहाल कर व्यवस्थापन कार्यविधि, २०७७	सर्वसम्मत	

४. निर्णय नं. ४, प्रस्ताव नं. ४ माथि आवश्यक छलफल गर्दा गाउँ कार्यपालिकाको विधेयक समितिबाट यस बैठकमा पेश तथा प्रस्तुत भएको लिखु गाउँपालिकाको संस्था दर्ता नियमावली, २०७५ को प्रथम शंसोधन, २०७७ स्वीकृत गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

५. निर्णय नं. ५, प्रस्ताव नं. ५ माथि आवश्यक छलफल गर्दा यस गाउँपालिका क्षेत्र भित्र पर्ने नदिजन्य प्राकृतिक स्रोत व्यवस्थापनको लागि देहाय बमोजिम कार्यान्वयन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

- हाल सम्म बरामद भएको नदीजन्य स्रोत व्यवस्थापन सन्दर्भमा वडा सर्जिमिन समेत भईआएकोले सर्जिमिनमा उल्लेखित बालुवाको सम्पूर्ण परिमाणलाई प्रति घन मिटर रु. २०० का दरले राजश्व अशुल उपर गर्ने साथै उक्त बापत प्राप्त राजश्व सम्बन्धित वडा कार्यालयले संकलन गरि स्थानीय राजश्व विभाज्य कोषमा जम्मा गर्ने ।
 - बरामद गरिएको नदीजन्य स्रोतको संकलन तथा बिक्रि वितरण गर्ने सम्बन्धित पक्षलाई प्रति घन मिटर रु. ५० का दरले जरिवाना गर्ने ।
 - नदीजन्य स्रोतको दीर्घकालिन व्यवस्थापन गर्न प्रचलित संघीय तथा प्रदेश कानून अनुसार स्थानीय तहमा थप कानूनी व्यवस्था गर्न आवश्यक देखिएकोले सो सम्बन्धमा यथाशीघ्र आवश्यक व्यवस्था गर्ने । सो व्यवस्था नभए सम्म नदीजन्य स्रोतको व्यवसायीक प्रयोजनका लागि उत्खनन् नगर्ने नगराउने ।
६. निर्णय नं. ६, प्रस्ताव नं. ६ माथि आवश्यक छलफल गर्दा पूर्वाधार व्यवस्थापन ऐन, २०७५ को दफा १० बमोजिम दर्ता हुने जल उपभोक्ता संस्थाको नमूना विधान स्वीकृत गर्ने सर्वसम्मतबाट निर्णय गरियो । नमूना विधान यसै साथ संलग्न छ ।
७. निर्णय नं. ७ प्रस्ताव नं. ७ माथि आवश्यक छलफल गर्दा आ.व. २०७७/७८ को बार्षिक स्वीकृत पूर्वाधार विकास कार्यक्रम कार्वन्वयन गर्ने सन्दर्भमा उपभोक्ता समिति मार्फत प्रथम चौमासिकमा कार्वन्वयन हुने योजनाहरु २०७७ असोज भित्र उपभोक्ता समिति गठन गरि कार्यपालिकाको कार्यालयमा नियमानुसार सम्झौताका लागि सबै वडा कार्यालयहरुले पहल गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
८. निर्णय नं. ८, प्रस्ताव नं. ८ माथि आवश्यक छलफल गर्दा यस गाउँपालिका अन्तर्गतका प्रमुख सडकहरुमा वर्षाको कारणले भएको क्षति तथा गर्नु पर्ने सुधारको विवरण प्राविधिक ईस्टिमेट सहित सबै वडा कार्यालयहरुले असोज १० गते सम्म गाउँ कार्यपालिकाको कार्यालयमा पेश गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
९. निर्णय नं. ९, प्रस्ताव नं. ९ माथि आवश्यक छलफल गर्दा लिखु गाउँपालिकाका जनप्रतिनिधिहरुको कोरोना बिमाको लागि सम्पूर्ण जनप्रतिनिधिहरुले आफ्नो परिचय-पत्र, नागरिकताको प्रमाणपत्र, अन्य आवश्यक कागजात तथा रकम सहित यथासक्य छिटो कार्यपालिकाको कार्यालयमा पेश गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

१०.निर्णय नं. १०, प्रस्ताव नं. १० माथि आवश्यक छलफल गर्दा पेश भएको गाउँ कार्यपालिका र वडा कार्यालयको परिमार्जित नागरिक वडापत्र तथा आ.व. ०७६/७७ को बार्षिक प्रतिवेदन, आ.व. ०७७/७८ को बार्षिक बजेट, नीति तथा कार्यक्रमको सन्दर्भमा देहाय अनुरूप कार्यन्वयन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

- गाउँ कार्यपालिका र वडा कार्यालयको परिमार्जित नागरिक वडापत्र पारित गरि गाउँपालिकाको वेबसाईटमा अपलोड गर्ने र गाउँ कार्यपालिका र वडा कार्यालयमा सबैले देख्ने गरि फ्लेक्स बोर्ड बनाई स्थापित गर्ने । नागरिक वडापत्र यसै साथ संलग्न छ ।
- कार्यपालिका कार्यालयबाट तयार गरिएको आ.व. ०७६/७७ को बार्षिक प्रतिवेदन र आ.व. ०७७/७८ को बार्षिक बजेट, नीति तथा कार्यक्रम माथि छलफल गरि पारित गरियो र उक्त प्रतिवेदनलाई सम्बन्धित निकायमा प्रेशित गर्नुको साथै सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्ने र कार्यालयको वेबसाईटमा पनि अपलोड गर्ने । प्रतिवेदन यसै साथ संलग्न छ ।

११.निर्णय नं. ११, प्रस्ताव नं. ११ माथि आवश्यक छलफल गर्दा मिति २०७७/५/२६ गतेको स्थानीय निर्देशक समितिको निर्णय अनुसार थप २६३ जनालाई बेरोजगार सूचीमा सूचीकृत गर्ने सर्वसम्मतबाट निर्णय गरियो । बेरोजगार सूची यसै साथ संलग्न छ ।

१२.निर्णय नं. १२, प्रस्ताव नं. १२ माथि आवश्यक छलफल गर्दा कक्षा थपको सन्दर्भमा ओम राईजिङ्ग बोर्डिङ्ग स्कूल, लिखु ४ लाई गाउँ शिक्षा समितिको मिति २०७७/०५/ १८ गतेको निर्णयलाई अनुमोदन गरि हाल कक्षा २ सम्म सञ्चालनमा रहेकोमा १ कक्षा थप गरी कक्षा ३ सम्म विद्यालय सञ्चालन गर्न अनुमति प्रदान गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

१३.निर्णय नं. १३, प्रस्ताव नं. १३ माथि आवश्यक छलफल गर्दा गाउँ शिक्षा समितिमा वि.व्य.स. अध्यक्ष र शिक्षा प्रेमि तथा बुद्धिजिविको मध्ये १/१ जना सदस्यहरुको मनोनयन गर्नु पर्ने भएको हुँदा देहाय बमोजिम मनोनयन गर्ने बहुमतबाट निर्णय गरियो ।

१. वि.व्य.स. अध्यक्ष तर्फबाट - हरी कार्कि (च्युरीडाँडा मा.वि., वडा नं. १)

२. शिक्षा प्रेमि तथा बुद्धिजिविको तर्फबाट - केशव ढुंगेल (लिखु-९)

१४.निर्णय नं. १४, प्रस्ताव नं. १४ माथि आवश्यक छलफल गर्दा विद्यार्थी सिकाई सहजिकरण निर्देशिका, २०७७ र मिति २०७७/०५/२८ गतेको गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयका

प्रधानाध्यापकको बैठकबाट पारित भएको विद्यार्थि सिकाई सहजिकरणका लागि अन्य विकल्पहरु अनुसार विद्यालय सञ्चालन गर्ने सर्वसम्मतबाट निर्णय गरियो । प्र. अ. बैठकको निर्णय यसै साथ संलग्न छ ।

१५.निर्णय नं. १५, प्रस्ताव नं. १५ माथि आवश्यक छलफल गर्दा गाउँपालिका क्षेत्र भित्र सवारी चालक अनुमति पत्र नलिई तथा हेल्मेट नलगाई सवारी साधन चलाउने कार्य बढेको एवं सरकारी सवारी साधन दुरुपयोग लगायतका कारणले सवारी सुशासन कायम हुन नसकि दुर्घटनाको सम्भावना समेत बढेकोले प्रचलित कानूनी व्यवस्थाको थप प्रभावकारी कार्यान्वयन, तथा सचेतना अभिवृद्धिका लागि सम्बन्धित निकायमा जानकारी गर्नुका साथै सम्पूर्ण जनप्रतिनिधि एवं कर्मचारीले थप सकृय भूमिका निर्वाह गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

१६.निर्णय नं. १६, प्रस्ताव नं. १६ माथि आवश्यक छलफल गर्दा कोभिड १९ आईसोलेसन अस्थायी अस्पताल सञ्चालनको सम्बन्धमा देहाय बमोजिम कार्यान्वयन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चं. नं. ५१ मिति २०७७/५/२३ को पत्रबाट प्राप्त मार्गदर्शन बमोजिम यस गाउँपालिकामा ५ बेडको आईसोलेसन अस्पताल सञ्चालन गर्ने ।
- आईसोलेसन अस्पताल निर्माण गर्दा स्वास्थ्य चौकि यसको पुन निर्माणका लागि गा.वि.स कार्यालय यसको नाममा दर्ता कायम रहेको कित्ता नं. २३५ को २-१३-०-० जग्गाको उपयोग गर्ने तथा सो जग्गा उपयुक्त नभएमा अन्यत्र जग्गा व्यवस्थापन गर्ने।
- मार्गदर्शन बमोजिम आवश्यक कर्मचारीको पदपूर्तिको लागि प्रचलित कानून बमोजिम पदपूर्तिको व्यवस्था मिलाउने ।

१७.निर्णय नं. १७, प्रस्ताव नं. १७ माथि आवश्यक छलफल गर्दा प्रदेश समपुरक कोषबाट सञ्चालन हुने राँगा बाघखोर सडक निर्माण योजनाको सन्दर्भमा राँगा भुगोल तर्फबाट प्रदेशस्तरीय राँगा च्यूरीडाँडा, बाघखोर सडक योजना सञ्चालन भैरहेको हुँदा, राँगा बाघखोर सडक निर्माण योजना बाघखोर भुगोल तर्फबाट सञ्चालन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

१८.निर्णय नं. १८, प्रस्ताव नं. १८ माथि आवश्यक छलफल गर्दा सडक डिभिजन कार्यालय हर्कपुरबाट सञ्चालन भएको लिखु एकवार सडक निर्माण योजना अन्तरगतको नवलपुर पसलटार साघुटार खण्ड र यसमा खाल्टे खण्ड विगत ३ बर्ष देखि कार्य सञ्चालन भई हाल उक्त सडकको कार्य बन्द रहेको

अवस्थामा यस बैठकको गम्भिर ध्यान आक्रिष्ट भएको छ सो सडक निर्माण योजना यथासिघ्र सञ्चालनको लागि सडक डिभिजन कार्यालय हर्कपुर सँग बुझि कार्यन्वयनको लागि पहल गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

१९. निर्णय नं. १९, प्रस्ताव नं. १९ माथि आवश्यक छलफल गर्दा आवश्यकता अनुसार कार्यपालिकाको बैठक बस्ने सर्वसम्मतबाट निर्णय गरियो ।